



नेपाल सरकार

कृषि तथा पशुपन्धी विकास मन्त्रालय

सिंहदरबार, काठमाण्डौ



कन्टिन्जेन्सी रकम खर्च गर्ने सम्बन्धी कार्यविधि, २०८०

शंखित



मा.मन्त्रीज्यूबाट स्वीकृत भएको मिति २०८१/०९/२३ (ने.सं. ११४४)

कन्टिन्जेन्सी रकम खर्च गर्ने सम्बन्धी कार्यविधि, २०८०

प्रस्तावना: सार्वजनिक निर्माण कार्य वा परामर्श सेवा सम्बन्धी कार्य सम्पादन गर्दा भैपरी आउने किसिमका खर्चलाई लागत अनुमान तयार गर्दा कन्टिन्जेन्सी रकम र कार्यालय व्यवस्थापन खर्चको रूपमा समावेश गरी सम्बन्धित निर्माण कार्य वा परामर्श सेवासँग सम्बन्धित काममा मितव्ययी प्रभावकारी एवम् पारदर्शी रूपमा खर्च गर्ने प्रयोजनको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० को उपनियम ७ अन्तर्गतको अनुसूची—१ को द्रष्टव्य (ग) तथा नियम १२ को उपनियम ४ अन्तर्गत अनुसूची १ (क) को द्रष्टव्य (ड) ले दिएको अधिकार प्रयोग गरी कृषि तथा पशुपन्धी विकास मन्त्रालयले यो कार्यविधि बनाएको छ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम ‘कन्टिन्जेन्सी रकम खर्च गर्ने सम्बन्धी कार्यविधि, २०८०” रहेको छ।

(२) यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मिति देखि प्रारम्भ हुनेछ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-

- (क) “ऐन” भन्नाले सार्वजनिक खरिद ऐन, २०६३ सम्झनुपर्छ।
- (ख) “कन्टिन्जेन्सी खर्च” भन्नाले दफा ४ बमोजिम गरिने खर्च सम्झनुपर्छ।
- (ग) “नियमावली” भन्नाले सार्वजनिक खरिद नियमावली, २०६४ सम्झनुपर्छ।
- (घ) “मन्त्रालय” भन्नाले कृषि तथा पशुपन्धी विकास मन्त्रालय सम्झनुपर्छ।
- (ड) “विभाग” भन्नाले मन्त्रालय अन्तर्गत कृषि विभाग, पशु सेवा विभाग तथा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग सम्झनुपर्छ।
- (च) “कार्यालय” भन्नाले मन्त्रालय तथा विभाग अन्तर्गतका आयोजना र अन्य कार्यालयलाई सम्झनुपर्छ।
- (छ) “वर्क चार्ज, स्टाफ खर्च तथा सानातिना अन्य खर्च” भन्नाले दफा ४ बमोजिमको कार्यमा हुने खर्चलाई सम्झनुपर्छ।

परिच्छेद - २

कन्टिन्जेन्सी रकम खर्च सम्बन्धमा

३. कन्टिन्जेन्सीबाट सवारी साधन तथा भारी उपकरण खरिद: (१) निर्माण/परामर्श/वस्तु खरिद कार्यको नियमित सुपरीवेक्षण तथा अनुगमन गर्ने प्रयोजनको लागि चारपाइङ्गे सवारी साधन तथा भारी उपकरण खरिद गर्न कम्तीमा खर्च गर्न मिल्ने कुल कन्टिन्जेन्सी मध्ये २५ प्रतिशत कन्टिन्जेन्सी रकम

सचिव



छुट्याई सम्बन्धित मन्त्रालय/विभागमा पठाउन सकिनेछ। सो रकमबाट मन्त्रालय/विभाग/ कार्यालय/आयोजनाले अर्थ मन्त्रालयको सहमति लिई सवारी साधन खरिद गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिम खरिद गरिएको सवारी साधन तथा मेशिनरी औजार आवश्यकताको आधारमा मातहतका कार्यालयहरूमा पठाउने व्यवस्था गरिनेछ।

(३) उपदफा (१) बमोजिम विभाग तथा अन्तर्गतिका कार्यालय तथा आयोजनाले विभागमा पठाउने कन्टिन्जेन्सी रकम दफा ५ अनुसार गणना गरिएको खर्च गर्न योग्य कन्टिन्जेन्सी रकमको बढीमा चालिस प्रतिशत हुनेछ।

(४) उपदफा (३) बमोजिमको चालिस प्रतिशतको सीमा भित्र रही विभाग, कार्यालय र आयोजनाले मन्त्रालयको सहमति लिई आवश्यक मोटर साइकल/स्कुटर तथा स-साना मेशिनरी औजार खरिद समेत गर्न सक्नेछन्।

४. **कन्टिन्जेन्सी खर्च शीर्षक:** कन्टिन्जेन्सीको लागि छुट्याईएको रकम अन्तर्गत वर्क चार्ज, स्टाफ खर्च र अन्य सानातिना खर्च शीर्षकमा प्रयोग तथा खर्च गर्न सकिनेछ।

(१) वर्क चार्ज, स्टाफ खर्च शीर्षकमा छुट्याईएको रकम देहाय बमोजिमको विषयमा खर्च गर्न सकिनेछ-

- (क) निर्माण कार्यको सुपरभिजन, सञ्चालन तथा संरक्षणको लागि आवश्यक अस्थायी प्रकृति (करार, ज्यालादारी) को जनशक्ति व्यवस्थापन,
- (ख) विवाद समाधान (मध्यस्तता, अदालत) सम्बन्धी खर्च,
- (ग) नियमानुसार प्रोत्साहन खर्च,
- (घ) सम्बन्धित अध्ययन, अनुसन्धान तथा परिक्षण खर्च, र
- (ङ) सम्बन्धित कार्य गर्नको लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन तथा विज्ञ सेवा।

(२) अन्य सानातिना खर्च शीर्षकमा छुट्याईएको रकम देहाय बमोजिमको विषयमा खर्च गर्न सकिनेछ-

- (क) निर्माण कार्यसँग सम्बन्धित बोलपत्र/प्रस्ताव तयारी खर्च,
- (ख) सूचना प्रकाशन,
- (ग) सम्बन्धित कार्यको सुपरीवेक्षण, सञ्चालन तथा संरक्षण लगायत फिल्ड कार्यमा हुने इन्धन खर्च तथा दैनिक भ्रमण भत्ता खर्च,
- (घ) स्टेशनरी,
- (ङ) फर्निचर,
- (च) सञ्चार,
- (छ) विद्युत तथा पानी महशुल खर्च,

२

साहित



- (ज) फोटोकपी मेसिन/प्रिन्टर/कम्प्यूटर खरिद,
- (झ) बैठक तथा प्रस्तुतिकरण भत्ता,
- (ज) सवारी साधन मर्मत तथा संभार र सम्बन्धित कार्यमा आवश्यक पर्ने सवारी साधन भाडा,
- (ट) कार्यालयका मेशीनरी औजार उपकरणको मर्मत सम्भार खर्च, र
- (ठ) अतिथि सत्कार व्यवस्थापन।

५. **कन्टिन्जेन्सी रकम खर्च गर्ने सीमा:** (१) कुनै पनि आयोजनाको लागत अनुमानको अधिकतम चार प्रतिशतसम्म (सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० को उपनियम ७ अन्तर्गतको अनुसूची-१ तथा नियम १२ को उपनियम ४ अन्तर्गत अनुसूची-१(क)) कन्टिन्जेन्सी शीर्षक अन्तर्गत छुट्याइ खर्च गर्न सकिनेछ।

(२) खर्च गर्न योग्य कन्टिन्जेन्सी रकमको गणना मूल्य अभिवृद्धि कर वाहेकको लागत अनुमानको आधारमा हिसाब गर्नु पर्नेछ।

(३) ठेका समझौता हुन बाँकी रहेको अवस्थामा पनि ठेका व्यवस्थापनको लागि उपदफा (१) मा उल्लेखित सीमाभित्र रही लागत अनुमानको आधारमा कन्टिन्जेन्सी रकम खर्च गर्न सकिनेछ।

(४) उपदफा (२) बमोजिम खर्च गर्न योग्य कन्टिन्जेन्सी रकममा दफा ३ बमोजिम मन्त्रालय/विभागमा पठाईएको रकम घटाई हुन आउने रकमको पचास/पचास प्रतिशत रकम क्रमशः वर्क चार्ज, स्टाफ खर्च र सानातिना अन्य खर्चको लागि यस निर्देशिका बमोजिम खर्च गर्न सकिनेछ।

६. **कन्टिन्जेन्सी खर्चको अभिलेख राख्नपर्ने:** (१) यस निर्देशिका बमोजिम प्रत्येक ठेकाको लागि खर्च भएको कन्टिन्जेन्सी रकमको अभिलेख अनुसूची-१ बमोजिमको ढाँचामा राखी त्यसलाई नापी किताबमा समेत प्रविष्ट गर्नुपर्नेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बढीमा बीस लाख रुपैयाँसम्म विनियोजित बजेट भएका धेरै योजनाहरू हुने बजेट उपशिर्षकहरूको हकमा कन्टिन्जेन्सी रकम खर्च गर्दा सम्बन्धित बजेट उपशिर्षकमा एकमुष्ट खर्च जनाउन सकिनेछ र त्यस्तो एकमुष्ट खर्च रकमलाई समानुपातिक रूपमा बाँडफाँड गरी प्रत्येक ठेकाको नापी किताबमा कन्टिन्जेन्सी खर्च प्रविष्ट गरी अनुसूची-१ बमोजिमको ढाँचामा विवरण (ठेका नं. बाहेक) तयार गर्नु पर्नेछ।

७. **सुपरीवेक्षक तथा अन्य कर्मचारीहरूको तलब भत्ता भुक्तानी:** निर्माण कार्यको दैनिक सुपरीवेक्षणमा खटिएका सुपरीवेक्षक तथा अन्य कर्मचारीहरूको तलब भत्ता भुक्तानी गर्दा निजहरूको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन एक आर्थिक वर्षमा एकपटक श्रेस्तामा अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

८. **परामर्श सेवामा कार्यालय व्यवस्थापन खर्च:** कार्यालय व्यवस्थापनको लागि छुट्याइएको रकम दफा ५ मा उल्लेख भएको सीमाभित्र रही अधिकारी प्राप्त अधिकारीले दफा ४ बमोजिमको शीर्षकमा खर्च

साहित्य



गर्न सक्नेछ र यसरी भएको खर्चका छुट्टै अभिलेख अनुसूची-१ बमोजिम ढाँचामा खडा गरी राख्नु पर्नेछ।

९. **बहुवर्षीय ठेक्कामा कन्टिन्जेन्सी खर्चको व्यवस्थापन:** बहुवर्षीय ठेक्काको सम्बन्धमा चालु आर्थिक वर्षको लागि अनुमानित खर्च रकमको अनुपातको आधारमा दफा ५ बमोजिमको सीमा भित्र रही कन्टिन्जेन्सी रकम खर्च गर्न सकिनेछ।

तर अनुमानित खर्च रकमको अनुपात भन्दा बढी कन्टिन्जेन्सी रकम खर्च गर्नु परेमा अनिवार्य रूपमा एक तह माथिको अधिकारीको लिखित स्वीकृति लिनु पर्नेछ।

परिच्छेद - ३

विविध

१०. **कन्टिन्जेन्सी रकमको लागत अनुमान तयार गर्ने:** (१) प्रत्येक आयोजनाको लागत अनुमान स्वीकृत गर्दाको समयमा नै कन्टिन्जेन्सी वापत छुट्टाइएको रकमको हकमा अनुसूची-१ बमोजिमको वर्क चार्ज, स्टाफ खर्च र सानातिना अन्य खर्चको लागि के कस्तो कार्यमा के कति खर्च हुने हो सो को समेत अनुमानित लागत तयार गरी स्वीकृत गराउनु पर्नेछ।

११. **आधार/विस्तृत व्यहोरा तयार गर्ने:** (१) आयोजना वा कार्यालय प्रमुखले देहायका विषयहरूलाई समेत आधारमानी कन्टिन्जेन्सी रकमको लागत अनुमान तयार गर्ने सम्बन्धी आधार/विस्तृत व्यहोरा/मापदण्ड तयार गरी स्वीकृत गर्नु पर्नेछ।

- (क) आयोजना सञ्चालन हुने क्षेत्रको भौगोलिक अवस्था,
(ख) आयोजना क्षेत्र वरिपरि सोही आयोजनाले सञ्चालन गर्नुपर्ने अन्य आयोजनाहरू,
(ग) कार्यको जटिलता तथा कार्यबोझ,
(घ) कार्य सुपरीवेक्षक तथा अन्य आवश्यक जनशक्तिको लागि चाहिने योग्यता, प्राविधिक क्षमता, कार्यालयको कार्यबोझ, जनशक्तिको उपलब्धता।

(२) आयोजना वा कार्यालय प्रमुखले कार्यालयको सवारी साधनको लागि उपलब्ध हुने इन्धनको सम्बन्धमा समेत प्रचलित नियम/निर्देशिकाहरू उपलब्ध भएमा वा निश्चित आधार/विस्तृत व्यहोरा/मापदण्ड तयार गरेर मात्र इन्धन उपलब्ध गराउनु पर्नेछ।

१२. **मितव्ययीता कायम गर्नुपर्ने:** (१) कन्टिन्जेन्सी रकम खर्च गर्दा मितव्ययी रूपमा गर्नु पर्नेछ।

(२) सार्वजनिक खरिदको बोलपत्र आव्हान तथा अन्य सूचना पत्रपत्रिकामा प्रकाशन गर्दा छोटो रूपमा अत्यावश्यक जानकारी मात्रै प्रकाशन गरी सो को विस्तृत सूचना सम्बन्धित विभाग, कार्यालय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइटमा राख्नु पर्नेछ।

१३. **अभिलेख अध्यावधिक गर्ने:** यस कार्यविधि बमोजिम भए गरेको कन्टिन्जेन्सी खर्च रकमको अभिलेख अध्यावधिक गरी राख्नु पर्नेछ।

सचिव



१४. **विभागीय कारबाही गरिने:** यो कार्यविधिमा उल्लेखित व्यवस्था विपरीत हुने गरी कन्टिन्जेन्सी रकम खर्च गरेमा सम्बन्धित कार्यालय प्रमुख, लेखा प्रमुख तथा खर्च गर्ने अधिकारीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ।
१५. **प्रचलित कानूनको पालना गर्नुपर्ने:** यस कार्यविधि बमोजिम कन्टिन्जेन्सी रकम खर्च गर्दा ऐन, नियमावली र अन्य प्रचलित कानूनको पालना र सो बमोजिमको प्रक्रिया अवलम्बन गर्नु पर्नेछ।
१६. **बाधा अड्काउ फुकाउने अधिकार:** यस कार्यविधि कार्यान्वयनको सिलसिलामा कुनै द्विविधा उत्पन्न भएमा वा कुनै बाधा अड्काउ आईपरेमा वा संशोधन गर्नुपरेमा मन्त्रालयले आवश्यक निर्णय गरी स्पष्ट गर्न वा बाधा अड्काउ फुकाउन वा संशोधन गर्न सक्नेछ।

सचिव



श्री नेपाल सरकार
प्रधानमंत्री विकास सत्तापाल
सिंहलेखर काठमाडौं
अनुमूली - १

(दफा ५ संगा सम्बन्धित)

नेपाल सरकार

.....
कार्यालय

कन्टिजेन्सी खर्चको विवरण

कार्यालयको नाम:

ठेगा नं./कार्यक्रम:

कार्यक्रम स्थल:

जिल्ला:

बजेट उपर्युक्त कन्टिजेन्सी नं.:

लागत अनुमान (मू.अ.क. बाहेक):

समझौता अंक (मू.अ.क. बाहेक):

ल.ई.अनुसार स्वीकृत कन्टिजेन्सी रकम:

समझौता अनुसार कन्टिजेन्सी रकम:

(दफा ५ ले तोकेको सीमा अनुसार गणना गरिएको)

सिति	गो. भा. नं.	खर्चको व्यहोरा	गत वर्ष सम्मको	विभागमा पठाएको रकम	वर्क चार्ज, स्टाफ खर्च				सानातिना अन्य खर्च				गो आ.व. को कन्टिजेन्सी खर्च			
					गत कुल कन्टिजेन्सी खर्च	चालु आ.व.	माझरोल ज्याला	विवाद खर्च	टिएडिए	अन्य	जम्मा	इन्धन खर्च	स्टेशनरी, छपाई सुचना प्रकाशन	सवारी साधनतथा अन्य मर्मत	खप्ने मालसामान खरिद सम्भार खर्च	अन्य

तयार गर्ने:

(लेखा प्रमुख)
.....
(लेखा प्रमुख)

प्रमाणित गर्ने:
(कार्यालय प्रमुख)

.....
(लेखा प्रमुख)